



घिरिङ गाउँपालिका
Ghiring Rural Municipality
गाउँ कार्यपालिकाको कार्यालय
Office of the Rural Municipal Executive

पोखरा, तनहुँ
Pokhara, Tanahun
गण्डकी प्रदेश
Gandaki Province, Nepal

पत्र संख्या / Reference No.: २०८२१०८३

चलानी नं./Dispatch No.: ५४४

मिति: २०८२/०९/२९

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री पत्रसाथ संलग्न विवरणमा उल्लिखित लेखा परीक्षकहरू सबै।

प्रस्तुत सम्बन्धमा शिक्षा नियमावली २०५९ को परिच्छेद ३० नियम १७१ उपनियम १ बमोजिम तपशिलको विद्यालयको आ.व.२०८१।०८२ सम्मको आर्थिक कारोवारको लेखापरीक्षण गर्न तपसिलका लेखापरीक्षकलाई घिरिङ गाउँ शिक्षा समिति २०८२/०९/२३ को निर्णयानुसार लेखा परीक्षकको रूपमा नियुक्ती गरिएको छ। नियुक्ती लिइएको मितिले ७ दिन भित्र सम्बन्धित विद्यालयमा सम्पर्क राखी शिक्षा नियमावली २०५९ को नियम १७२ मा उल्लेखित व्यवस्था, अन्य प्रचलित ऐन नियम तथा निर्देशिकाहरू र नेपाल लेखा परीक्षण सम्बन्धी अन्य नीति निर्देशन अनुसारको सम्पूर्ण प्रक्रियाहरू पूरा गरी तपशिलका बुँदाहरूलाई ध्यानमा राखी स्वतन्त्र, निष्पक्ष एवम् पारदर्शी ढङ्गबाट लेखा परीक्षकको काम कर्तव्य निष्ठापूर्वक बहन गरी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको रोहवरमा लेखा परीक्षण सम्पन्न गरी मिति २०८२।१०।२९ गतेभित्र सोको एकप्रति प्रतिवेदन विद्यालय व्यवस्थापन समितिमा र १ प्रति यस कार्यालयमा समेत पेश गर्नुहुन अनुरोध छ। तोकिएको मिति भित्र लेखापरीक्षण सम्पन्न हुन नसकेमा कारण सहित यस कार्यालयमा जानकारी गराउनुपर्ने छ, अन्यथा अर्को लेखा परीक्षकलाई खटाइने छ।

लेखापरीक्षण गर्दा ध्यान दिनुपर्ने पक्षहरू:

१. विद्यालयको भौतिक, जिन्सी सम्पति विवरण र सो को सुरक्षा तथा संरक्षणको व्यवस्था।
२. कार्यालयबाट निकास गरिएको शीर्षकगत खर्च रकम सोही शीर्षकमा खर्च गरे नगरेको।
३. तहगत शिक्षक दरवन्दी विवरण, तलव स्केल, ग्रेड र विदाको विवरण र किताबखानाबाट पारित तलवी प्रतिवेदन अनुसार तलव भुक्तान भए नभएको।
४. विद्यालयले सहयोग शुल्क लिइ र खर्च गर्ने गरेको वा नगरेको भए विद्यालय व्यवस्थापन समितिको निर्णय भए नभएको।
५. करयोग्य आय भएका शिक्षकहरूको आयकर र सामाजिक सुरक्षा कर कट्टी गरी दाखिला भए नभएको र गत वर्षको पेशकी र वेरुजु फर्छ्यौट भए नभएको।
६. विद्यालयलाई प्राप्त सरकारी अनुदान, गैर सरकारी संस्थाबाट प्राप्त सहयोग र अन्य जुनसुकै तरिकाबाट विद्यालयले आर्जन गरेको सम्पूर्ण रकम यकिन गरी आम्दानी र सम्बन्धित खर्च शीर्षकमा खर्च गरे नगरेको।
७. शिक्षा नियमावली २०५९ को नियम १७१ अनुसार विद्यालयको सामाजिक परीक्षण सम्पन्न भए नभएको।
८. नेपाल चार्टर एकाउन्टेनस वाट जारी भएको विद्यालय लेखापरीक्षण निर्देशिकालाई अवलम्बन गरी प्रतिवेदन तयार पार्नु पर्नेछ र आय विवरण र वासलात ले.प प्रतिवेदनको अभिन्न अंगका रूपमा हुनुपर्ने छ।
९. वि.व्य.स. र शि.अ.स.को रोहवरमा विद्यालयमानै लेखा परीक्षण गराई ले.प. प्रतिवेदन प्राप्त भएपछि ले.प. पारिश्रमिक वापत सयकडा २० पैसाका दरले हुन आउने पारिश्रमिक रकम विद्यालयबाटै भुक्तानी लिनुपर्नेछ।

२०८२/०९/२९

कृष्ण प्रसाद ढकाल

प्रमुख प्रशासकीय अधिकृत

कृष्ण प्रसाद ढकाल